

# पासपोर्ट बनाउनुअघि नै वैदेशिक रोजगारीको परामर्श

• Posted: Thursday, May 22, 2014 14:54 PM ( 20 hours ago )

Advertisement

विद्रोही गिरी/उज्यालो । नवलपरासी, जेठ ८ - वैदेशिक रोजगारमा जाने सपना बोकेका यूवाहरूलाई पासपोर्ट (राहादानी)को सिफारिस अगाडि नै परामर्शको ब्यवस्था भएको छ ।

पासपोर्ट बनाउनका लागि प्रशासन पुगेका सेवाग्राहीलाई यस्तो व्यवस्था गरिएको हो ।

प्रशासन कार्यालयको नजिकै रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रबाट उनीहरूलाई पहिले नै बैदेशिक रोजगारीका आधारभूत कुरा सिकाइन्छ ।

प्रशासन कार्यालयबाट फारम लिएर आउनेहरूका लागि ब्यक्तिगत परिचय पछि उनीहरूलाई बैदेशिक रोजगारको प्रक्रिया, अवस्था र चुनौतिका बारेमा जानकारी दिने काम परामर्श केन्द्रले गर्छ ।

सकेसम्म स्वदेशमै रोजगारी गरौं र विदेश नै जाने भए सही सूचना तथा सीप लिएर जानुपर्छ भनेर परामर्श केन्द्र सञ्चालनमा ल्याएको हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ) की परामर्शदाता यमकुमारी रानाले जानकारी



दिनुभयो । 'दैनिक ४० देखि ५० जना यूवायुवतीहरू परामर्श लिने आउने गर्छन् त्यसमा महिलाको संख्या पनि उल्लेखनीय रहेको छ' उहाँले भन्नुभयो '३० बर्ष भन्दा कम उमेरका महिलाहरू घरेलु कामदारका लागि जान हुदैन भन्नेकुरा बुझाउन कठिन छ ।' दुई समूहमा परामर्शको ब्यवस्था गरिएको छ । सबैभन्दा बढी १८ देखि ४५ बर्ष उमेरका यूवाहरू वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । दैनिक दुई सय जनाले जिल्ला प्रशासन कार्यालयबाट राहादानी लिने गरेका छन् । 'परामर्श लिएको थाहा नभएसम्म

राहादानीको सिफारिस नहुने भएकाले सिफारिस लिन प्रशासनमा



आउनेहरुले अनिवार्य परामर्श लिन्छन्' ईलाका प्रशासन कार्यालय कावासोतीका प्रमुख चेतनारायण घिमिरेले भन्नुभयो 'परामर्शले कम्तीमा बैदेशिक रोजगारमा जानेहरु ठगिनबाट रोगिन्छन्।' सीप तालिम, स्वास्थ्य परिक्षण, जीवन बीमा, अभिमुखीकरण तालिम, रसिद वा भरपाई, श्रम स्वीकृत, कागजपत्रको प्रतिलिपीको ब्यवस्था पूरा गरी मात्र बैदेशिक रोजगारी जादा राम्रो हुने परामर्शमा बताइने गरेको कावासोतीका ओमबहादुर सारुले बताउनुभयो ।